



तामाकोशी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

जफे, दोलखा

बागमती प्रदेश, नेपाल

साझेदारीमा कृषि तथा पशु व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गर्न इच्छुक निजी तथा गैर सरकारी संघ संस्था तथा व्यक्तिहरूको लागि आशयपत्र पेश गर्ने सम्बन्धि दोश्रो पटक प्रकाशित सूचना

दोश्रो पटक प्रकाशित मिति: २०७९।०५।०७

तामाकोशी गाउँपालिकाले निजी तथा गैर सरकारी क्षेत्रसंगको लागत साझेदारीमा विभिन्न आय आर्जनमुलक कार्यक्रम सञ्चालन गर्नको लागि साझेदारीमा कार्यक्रम सञ्चालन ऐन तथा कार्यविधि समेत कार्यान्वयनमा ल्याएको छ । सोहि ऐन तथा कार्यविधिको अधिनमा रहि कृषि तथा पशु विकास क्षेत्रलाई व्यवसायिक रूपमा विकास गरी कृषकहरूको आयआर्जन बृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९।२०८० देखि शुरु हुने गरी लागत साझेदारीमा कृषि तथा पशु व्यवसाय प्रवर्धन कार्यक्रमलाई बहुवर्षीय कार्यक्रमका रूपमा सञ्चालन गर्ने गरी स्विकृत गरेको छ । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्ति वा संघ संस्थाहरूबाट १५ पन्ध्र दिन भित्र आशयपत्र पेश गर्न हुन भनि मिति २०७९।०४।१९ मा प्रथम पटक सूचना प्रकाशन गरिएकोमा तोकिएको अवधि भित्र सार्वजनिक खरीद ऐन २०६३ को दफा ३१ को उपदफा ५ मा उल्लेखित संख्यामा आशय पत्र पेश नभएको हुँदा तपसिल बमोजिमका कागजातहरू सहित माथि उल्लेखित साझेदारी कार्यक्रम सञ्चालन गर्न ईच्छुक निजी तथा गैरसरकारी संघ संस्था वा व्यक्तिहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आशयपत्र पेश गर्न हुन दोश्रो पटक यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल: आशयपत्र साथ पेश गर्नु पर्ने कागजातहरू

- १। संस्था दर्ता प्रमाणपत्र (नविकरण भएको) को प्रतिलिपि, करचुक्ता प्रमाण-पत्रको प्रतिलिपि, विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, आवश्यक पर्नेको हकमा नियमनकारी निकायको अनुमति पत्र ।
- २। संस्थाको स्थायी लेखा नम्बर ।
- ३। लागत साझेदारीको लागि आवश्यक बजेटको श्रोत खुलेको पत्र वा श्रोत व्यवस्था गर्न सक्ने प्रतिवद्धता पत्र ।
- ४। संयुक्त उपक्रममा कार्य गर्ने संस्थाहरूको हकमा दुवै संस्था बीचको कार्य जिम्मेवारी खुल्ने सम्झौता पत्रको सङ्कलन प्रति ।
- ५। आशयपत्र पेश गर्ने संस्थाको अख्तियार प्राप्त व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- ६। संस्था कालो सूचीमा नपरेको स्वघोषणा पत्रको सङ्कलन प्रति ।
- ७। संस्थाको संगठन, सञ्चालक वा कार्यकारी समिति लगायत आधारभूत विषय समेटिएको विवरण ।
- ८। विगत सात वर्षमा काम गरेको समान प्रकृतिको काम र स्थानको विवरण । व्यक्तिगत आशयपत्रदाताको हकमा विगत चार वर्षको समान प्रकृतिको काम गरेको विवरण ।
- ९। प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको वैयक्तिक विवरण ।

.....
प्रमुख प्रशासकीय अधिकृत